

Rev

Chapter 16

Nepali Interlinear

Reference: Nepali ERV

- 1 Καὶ ἤκουσα μεγάλης φωνῆς ἐκ τοῦ ναοῦ, λεγούσης τοῖς ἑπτά
अनि सुनें ठूलो आवाज बाट त्यो मन्दिरबाट, भन्दै तीलाई सातवटा
[G2532](#) [G0191](#) [G3173](#) [G5456](#) [G1537](#) [G3588](#) [G3485](#) [G3004](#) [G3588](#) [G2033](#)
- ἀγγέλοις, Ἵπάγετε, καὶ ἐκχέετε τὰς ἑπτά φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ
स्वर्गदूतहरूलाई, जाओ, अनि जगाओ ती सातवटा कचौराहरू त्यो क्रोधको त्यो परमेश्वरको
[G0032](#) [G5217](#) [G2532](#) [G1632](#) [G3588](#) [G2033](#) [G5357](#) [G3588](#) [G2372](#) [G3588](#) [G2316](#)
- εἰς τὴν γῆν.
मा त्यो पृथ्वीमा।
[G1519](#) [G3588](#) [G1093](#)

तब मैले मन्दिरबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले ती सात स्वर्गदूतलाई भन्यो, “जाऊ अनि परमेश्वरको क्रोधका सात कचौराहरू पृथ्वीमा खन्याइदेऊ।”

- 2 Καὶ ἀπῆλθεν ὁ πρῶτος, καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν
अनि गयो त्यो पहिलो, अनि जगायो त्यो कचौरा आफ्नो मा त्यो
[G2532](#) [G0565](#) [G3588](#) [G4413](#) [G2532](#) [G1632](#) [G3588](#) [G5357](#) [G0846](#) [G1519](#) [G3588](#)
- γῆν; καὶ ἐγένετο ἔλκος, κακὸν καὶ πονηρὸν, ἐπὶ τοὺς ἀνθρώπους τοὺς
पृथ्वीमा; अनि आयो घाउ, खराब अनि दुखदायी, माथि तीलाई मानिसहरूमा जो
[G1093](#) [G2532](#) [G1096](#) [G1668](#) [G2556](#) [G2532](#) [G4190](#) [G1909](#) [G3588](#) [G0444](#) [G3588](#)
- ἔχοντες τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι
भएका त्यो छाप त्यो पशुको, अनि तीलाई पूजा-गर्नेहरू त्यो मूर्तिलाई
[G2192](#) [G3588](#) [G5480](#) [G3588](#) [G2342](#) [G2532](#) [G3588](#) [G4352](#) [G3588](#) [G1504](#)
- αὐτοῦ.
त्यसको।
[G0846](#)

पहिलो स्वर्गदूत गए। उनले आफ्नो कचौरा जमीनमा खन्याए। तब समस्त मानिसहरूले जसकोमा त्यस पशुको चिन्ह थियो अनि जसले त्यसको मूर्तिको पूजा गर्थे तिनीहरूलाई अति दुःखदायक औ घिनलाग्दो घाउहरू भयो।

- 3 Καὶ ὁ δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν; καὶ
अनि त्यो दोस्रोले जगायो त्यो कचौरा आफ्नो मा त्यो समुद्रमा; अनि
[G2532](#) [G3588](#) [G1208](#) [G1632](#) [G3588](#) [G5357](#) [G0846](#) [G1519](#) [G3588](#) [G2281](#) [G2532](#)
- ἐγένετο αἷμα, ὡς νεκροῦ; καὶ πᾶσα ψυχὴ ζωῆς ἀπέθανεν, τὰ ἐν τῇ
भयो रगत, जस्तो मरेकाको; अनि हरेक जीवित प्राणी मर्यो, जो मा त्यो
[G1096](#) [G0129](#) [G5613](#) [G3498](#) [G2532](#) [G3956](#) [G5590](#) [G2222](#) [G0599](#) [G3588](#) [G1722](#) [G3588](#)
- θαλάσση.
समुद्रमा।
[G2281](#)

दोस्रो स्वर्गदूतले समुद्रमा उनको कचौरा खन्याए। तब समुद्र मरेको मानिसको रगत जस्तै बन्यो। समुद्रका हरेक जीवित वस्तु मर्यो।

4 Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς, καὶ τὰς
 अनि त्यो तेस्रोले जगायो त्यो कचौरा आफ्नो मा ती नदीहरूमा, अनि ती
[G2532](#) [G3588](#) [G5154](#) [G1632](#) [G3588](#) [G5357](#) [G0846](#) [G1519](#) [G3588](#) [G4215](#) [G2532](#) [G3588](#)

πηγὰς τῶν ὑδάτων; καὶ ἐγένετο αἷμα.
 पानीका-मूलहरूमा ती पानीका; अनि भयो रगत।
[G4077](#) [G3588](#) [G5204](#) [G2532](#) [G1096](#) [G0129](#)

तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदीहरू अनि पानीको मुहानमा खन्यायो। नदीहरू अनि पानीको मुहानहरू रगतमा परिणत भयो।

5 Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος, Δίκαιος εἶ, ὁ ὢν,
 अनि सुनें त्यो स्वर्गदूतले ती पानीको भन्दै, धार्मिक हुनुहुन्छ, जो हुनुहुन्छ,
[G2532](#) [G0191](#) [G3588](#) [G0032](#) [G3588](#) [G5204](#) [G3004](#) [G1342](#) [G1510](#) [G3588](#) [G1510](#)

καὶ ὁ ἦν, ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας.
 अनि जो हुनुहुन्थ्यो, त्यो पवित्र, किनभने यीनीहरू न्याय-गर्नुभयो।
[G2532](#) [G3588](#) [G1510](#) [G3588](#) [G3741](#) [G3754](#) [G3778](#) [G2919](#)

तब मैले पानीको स्वर्गदूतले परमेश्वरलाई भनेका सुनें: “तपाईं नै एक जो हुनुहुन्छ अनि जो हुनुहुन्थ्यो। तपाईं नै एक पवित्र हुनुहुन्छ। तपाईं न्यायहरू गर्नुमा सही हुनुहुन्छ,

6 ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς δέδωκας
 किनभने रगत पवित्रजनहरूको अनि अगम्बवक्ताहरूको बहाए, अनि रगत तिनीहरूलाई दिनुभयो
[G3754](#) [G0129](#) [G0040](#) [G2532](#) [G4396](#) [G1632](#) [G2532](#) [G0129](#) [G0846](#) [G1325](#)

παιεῖν; ἄξιόι εἶσιν.
 पिउन; योग्य छन्।
[G4095](#) [G0514](#) [G1510](#)

तिनीहरूले तपाईंका पवित्र मानिसहरू अनि तपाईंका अगमवक्ताहरूको रगत बगाइदिए। अहिले तिनीहरूलाई तपाईंले त्यो रगत पिउन दिनु भएको छ। तिनीहरू त्यसको योग्य छन्।”

7 Καὶ ἤκουσα τοῦ θουσιαστηρίου λέγοντος, Ναί, Κύριε ὁ Θεός ὁ
 अनि सुनें त्यो वेदीबाट भन्दै, हो, प्रभु त्यो परमेश्वर त्यो
[G2532](#) [G0191](#) [G3588](#) [G2379](#) [G3004](#) [G3483](#) [G2962](#) [G3588](#) [G2316](#) [G3588](#)

Παντοκράτωρ, ἀληθινὰ καὶ δίκαια αἶ κρίσεις σου.
 सर्वशक्तिमान्, सत्य अनि धार्मिक ती न्यायहरू तपाईंका।
[G3841](#) [G0228](#) [G2532](#) [G1342](#) [G3588](#) [G2920](#) [G4771](#)

अनि मैले वेदीले यसो भन्दै गरेको सुनें, “हे, परमप्रभु परमेश्वर, सर्वशक्तिमान् तपाईंको न्याय सत्य अनि उचित छ।”

8 Καὶ ὁ τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον; καὶ ἐδόθη
 अनि त्यो चौथोले जगायो त्यो कचौरा आफ्नो माथि त्यो सूर्यमा; अनि दिइयो
[G2532](#) [G3588](#) [G5067](#) [G1632](#) [G3588](#) [G5357](#) [G0846](#) [G1909](#) [G3588](#) [G2246](#) [G2532](#) [G1325](#)

αὐτῷ καυμαῖσαι τοὺς ἀνθρώπους ἐν πυρί.
 त्यसलाई जलाउन तीलाई मानिसहरूलाई ले आगोमा।
[G0846](#) [G2739](#) [G3588](#) [G0444](#) [G1722](#) [G4442](#)

तब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए। सूर्यलाई मानिसहरूलाई आगोले पोल्ने शक्ति दिइयो।

9	καὶ अनि G2532	ἐκαυματίσθησαν जले G2739	οἱ ती G3588	ἄνθρωποι मानिसहरू G0444	καῦμα ताप G2738	μέγα, ठूलोले, G3173	καὶ अनि G2532	ἐβλασφήμησαν निन्दा-गरे G0987	τὸ त्यो G3588		
	ὄνομα नाम G3686	τοῦ त्यो G3588	Θεοῦ, परमेश्वरको, G2316	τοῦ जससँग G3588	ἔχοντος भएको G2192	τῆν त्यो G3588	ἐξουσίαν अधिकार G1849	ἐπὶ माथि G1909	τὰς ती G3588	πληγὰς महामारीहरू G4127	ταύτας, यीनीहरूमा, G3778
	καὶ अनि G2532	οὐ पश्चात्ताप-गरेनन् G3756	μετενόησαν पश्चात्ताप-गरे G3340	δοῦναι दिन G1325	αὐτῷ उहाँलाई G0846	δόξαν. महिमा। G1391					

मानिसहरू प्रचण्ड तातोले डडे। ती मानिसहरूले परमेश्वरको नाउँमा सरापे जसको नाउँमा यी महामारीहरू थिए। तर मानिसहरूले आफ्ना हृदय परिवर्तन गर्न अनि परमेश्वरलाई महिमा प्रदान गर्न अस्वीकार गरे।

10	Καὶ अनि G2532	ὁ त्यो G3588	πάμπτος पाँचौंले G3991	ἐδέχεεν जगायो G1632	τῆν त्यो G3588	φιάλην कचौरा G5357	αὐτοῦ आफ्नो G0846	ἐπὶ माथि G1909	τὸν त्यो G3588	θρόνον सिंहासनमा G2362	τοῦ त्यो G3588
	θηρίου; पशुको; G2342	καὶ अनि G2532	ἐγένετο भयो G1096	ἡ त्यो G3588	βασιλεία राज्य G0932	αὐτοῦ त्यसको G0846	ἐσκοτωμένη; अन्धारो; G4656	καὶ अनि G2532	ἐμασῶντο टोकथे G3145	τὰς ती G3588	
	γλώσσας जिब्रोहरू G1100	αὐτῶν तिनीहरूका G0846	ἐκ बाट G1537	τοῦ त्यो G3588	πόνου; पीडामा; G4192						

पाँचौं स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरूले कष्टमा आफ्ना जिब्रो टोके।

11	καὶ अनि G2532	ἐβλασφήμησαν निन्दा-गरे G0987	τὸν त्यो G3588	Θεὸν परमेश्वरलाई G2316	τοῦ त्यो G3588	οὐρανοῦ स्वर्गको G3772	ἐκ बाट G1537	τῶν ती G3588	πόνων पीडाहरू G4192	αὐτῶν, तिनीहरूका, G0846	
	καὶ अनि G2532	ἐκ बाट G1537	τῶν ती G3588	ἐλκῶν घाउहरू G1668	αὐτῶν; तिनीहरूका; G0846	καὶ अनि G2532	οὐ पश्चात्ताप-गरेनन् G3756	μετενόησαν पश्चात्ताप-गरे G3340	ἐκ बाट G1537	τῶν ती G3588	ἔργων कार्यहरू G2041
										αὐτῶν. तिनीहरूका। G0846	

मानिसहरूले तिनीहरूले पाएको पीडा अनि घाउको कारण स्वर्गका परमेश्वरलाई सरापे। तर तिनीहरूले आफ्नो कुकर्मको लागि पश्चात्ताप गर्न अस्वीकार गरे।

12	Καὶ अनि G2532	ὁ त्यो G3588	ἕκτος छैटौंले G1623	ἐδέχεεν जगायो G1632	τῆν त्यो G3588	φιάλην कचौरा G5357	αὐτοῦ आफ्नो G0846	ἐπὶ माथि G1909	τὸν त्यो G3588	ποταμὸν नदी G4215	τὸν त्यो G3588	μέγαν ठूलो G3173
	ἄτον त्यो G3588	Εὐφράτην; यूफ्रेटिसमा; G2166	καὶ अनि G2532	ἐξηράνθη सुक्यो G3583	τὸ त्यो G3588	ὕδωρ पानी G5204	αὐτοῦ, त्यसको, G0846	ἵνα ताकि G2443	ἐτοιμασθῆ तयार-होस् G2090	ἢ त्यो G3588	ὁδὸς बाटो G3598	
	τῶν ती G3588	βασιλέων राजाहरूको G0935	τῶν जो G3588	ἀπὸ बाट G0575	ἀνατολῆς पूर्वबाट G0395	ἡλίου. सूर्योदय। G2246						

छैटौं स्वर्गदूतले आफ्नो कचौरा विशाल नदी यूफ्रेटिसमा खन्याए। पूर्वबाट आउनुपर्ने राजाहरूको पथ निमार्णको निम्ति त्यो नदीको पानी सुक्यो।

- 13 Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἐκ τοῦ στόματος
 अनि देखें बाट त्यो मुखबाट त्यो अजिङ्गरको, अनि बाट त्यो मुखबाट
[G2532](#) [G3708](#) [G1537](#) [G3588](#) [G4750](#) [G3588](#) [G1404](#) [G2532](#) [G1537](#) [G3588](#) [G4750](#)
- τοῦ θηρίου, καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου, πνεύματα τρία
 त्यो पशुको, अनि बाट त्यो मुखबाट त्यो झूटा-अगम्बवक्ताको, आत्माहरू तीनवटा
[G3588](#) [G2342](#) [G2532](#) [G1537](#) [G3588](#) [G4750](#) [G3588](#) [G5578](#) [G4151](#) [G5140](#)
- ἀκάθαρτα, ὡς βάρφαχοι;
 अशुद्ध, जस्तो भ्यागुतो;
[G0169](#) [G5613](#) [G0944](#)

तब मैले तीनवटा दुष्ट आत्माहरू देखें जो भ्यागुतो जस्तै देखिन्थ्यो। तिनीहरू त्यो विशाल सर्पको मुखबाट, त्यो पशुको मुखबाट अनि झूटा अगमवक्ताको मुखबाट निस्के।

- 14 εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς
 हुन् किनकि आत्माहरू दुष्टात्माहरूका गर्ने चिन्हहरू, जुन जान्छन् कहाँ तीलाई
[G1510](#) [G1063](#) [G4151](#) [G1140](#) [G4160](#) [G4592](#) [G3739](#) [G1607](#) [G1909](#) [G3588](#)
- βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς
 राजाहरू त्यो संसारको सारा, जम्मा-गर्न तिनीहरूलाई मा त्यो युद्ध त्यो
[G0935](#) [G3588](#) [G3625](#) [G3650](#) [G4863](#) [G0846](#) [G1519](#) [G3588](#) [G4171](#) [G3588](#)
- ἡμέρας τῆς μεγάλης τοῦ Θεοῦ τοῦ Παντοκράτορος.
 दिनको त्यो ठूलोको त्यो परमेश्वर त्यो सर्वशक्तिमानको।
[G2250](#) [G3588](#) [G3173](#) [G3588](#) [G2316](#) [G3588](#) [G3841](#)

यी दुष्ट आत्माहरू दानवहरूका आत्मा थिए। तिनीहरूमा चमत्कार गर्ने शक्ति थियो। यी दुष्ट आत्माहरू संसारका राजाहरूलाई जान्छन्। तिनीहरू परमेश्वर सर्वशक्तिमानको महा-दिवसमा लडाईं गर्न राजाहरू बटुल्न जान्छन्।

- 15 Ἴδου, ἔρχομαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν, καὶ τηρῶν τὰ
 हेर, आउँछु जस्तो चोर। धन्य त्यो जाग्रत-रहने, अनि राख्ने ती
[G3708](#) [G2064](#) [G5613](#) [G2812](#) [G3107](#) [G3588](#) [G1127](#) [G2532](#) [G5083](#) [G3588](#)
- ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῆ, καὶ βλέπωσιν τὴν ἀσχημοσύνην
 लुगाहरू आफ्ना, ताकि न नग्नो हिँड्नुपरोस्, अनि देख्नु त्यो लज्जा
[G2440](#) [G0846](#) [G2443](#) [G3361](#) [G1131](#) [G4043](#) [G2532](#) [G0991](#) [G3588](#) [G0808](#)
- αὐτοῦ.
 त्यसको।
[G0846](#)

“सुन! म चोर जस्तो गरी आउनेछु। धन्य हो जुन मानिस नसुती बस्छ अनि आफ्ना वस्त्रहरू आफूसित राख्छ। तब ऊ नाङ्ग हुने छैन अनि उसमा मानिसहरूले नाङ्गपनामा लज्जास्पद हुनुपर्ने छैन।”

- 16 καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραῖστί
 अनि जम्मा-गर्यो तिनीहरूलाई मा त्यो ठाउँमा जुन भनिन्छ हिब्रूमा
[G2532](#) [G4863](#) [G0846](#) [G1519](#) [G3588](#) [G5117](#) [G3588](#) [G2564](#) [G1447](#)
- Ἄρμαγεδών.
 हार-मगिदोन।
[G0717](#)

त्यासपछि ती दुष्ट आत्माहरूले राजाहरूलाई त्यस स्थानमा भेला गर्छन् जसलाई हिब्रू भाषामा अर्मागिदोन भनिन्छ।

- 17 Καὶ ὁ ἔβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἄερα; καὶ ἐξῆλθεν
 अनि त्यो सातौंले जगायो त्यो कचौरा आफ्नो माथि त्यो वायुमा; अनि निस्कियो
[G2532](#) [G3588](#) [G1442](#) [G1632](#) [G3588](#) [G5357](#) [G0846](#) [G1909](#) [G3588](#) [G0109](#) [G2532](#) [G1831](#)
- φωνῆ μεγάλης ἐκ τοῦ ναοῦ ἀπὸ τοῦ θρόνου, λέγουσα, Γέγονεν!
 आवाज ठूलो बाट त्यो मन्दिरबाट बाट त्यो सिंहासन, भन्दै, भइसक्यो!
[G5456](#) [G3173](#) [G1537](#) [G3588](#) [G3485](#) [G0575](#) [G3588](#) [G2362](#) [G3004](#) [G1096](#)

सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब मन्दिरभित्र भएको सिंहासनबाट ठूलो आवाज आयो। आवाजले भन्यो, “यो अब समाप्त भयो।”

- 18 καὶ ἐγένοντο ἀστραπαὶ, καὶ φωναί, καὶ βρονταί; καὶ σεισμὸς ἐγένετο
अनि भए बिजुलीहरू, अनि आवाजहरू, अनि बज्जुलीहरू; अनि भूकम्प भयो
[G2532](#) [G1096](#) [G0796](#) [G2532](#) [G5456](#) [G2532](#) [G1027](#) [G2532](#) [G4578](#) [G1096](#)
- μέγας, οἶος οὐκ ἐγένετο, ἀφ’ οὗ ἄνθρωπος ἐγένετο ἐπὶ τῆς γῆς,
ठूलो, जस्तो कहिल्यै भएको-थिएन, बाट जब मानिस भयो माथि त्यो पृथ्वीमा,
[G3173](#) [G3634](#) [G3756](#) [G1096](#) [G0575](#) [G3739](#) [G0444](#) [G1096](#) [G1909](#) [G3588](#) [G1093](#)
- τηλικοῦτος σεισμὸς, οὕτω μέγας.
यति-ठूलो भूकम्प, यसरी ठूलो।
[G5082](#) [G4578](#) [G3779](#) [G3173](#)

तब बिजुली चम्कयो, हो हल्ला, गर्जन भयो अनि ठूलो भूईचालो गयो। यो भूईचालो थियो।

- 19 καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη; καὶ αἱ πόλεις
अनि भयो त्यो शहर त्यो ठूलो मा तीनवटा भागमा; अनि ती शहरहरू
[G2532](#) [G1096](#) [G3588](#) [G4172](#) [G3588](#) [G3173](#) [G1519](#) [G5140](#) [G3313](#) [G2532](#) [G3588](#) [G4172](#)
- τῶν ἐθνῶν ἔπεσαν; καὶ Βαβυλῶν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ,
ती जातिहरूका ढले; अनि बेबिलोन त्यो ठूलो सम्झियो सामु त्यो परमेश्वरको,
[G3588](#) [G1484](#) [G4098](#) [G2532](#) [G0897](#) [G3588](#) [G3173](#) [G3403](#) [G1799](#) [G3588](#) [G2316](#)
- δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ.
दिन त्यसलाई त्यो पात्रो त्यो मदिराको त्यो क्रोधको त्यो रिसको उहाँको।
[G1325](#) [G0846](#) [G3588](#) [G4221](#) [G3588](#) [G3631](#) [G3588](#) [G2372](#) [G3588](#) [G3709](#) [G0846](#)

त्यो विशाल नगर तीन भागमा टुक्रियो! राष्ट्रहरूका नगरहरू नष्ट भए। अनि परमेश्वरले विशाल बेबिलोन नगरलाई दण्ड दिनु बिर्सनु भएन। उहाँले त्यस नगरलाई उहाँको अर्को भयानक प्रकोपको प्याला दिनु भयो।

- 20 καὶ πᾶσα νῆσος ἔφυγεν; καὶ ὄρη οὐχ εὐρέθησαν;
अनि हरेक टापु भाग्यो; अनि पहाडहरू पाइएनन् पाइए;
[G2532](#) [G3956](#) [G3520](#) [G5343](#) [G2532](#) [G3735](#) [G3756](#) [G2147](#)

हरेक द्वीपहरू लुप्त भयो अनि त्यहाँ पर्वतहरू रहेनन्।

- 21 καὶ χάλαζα μεγάλη, ὡς ταλαντιαία, καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ
अनि असिना ठूलो, जस्तो प्रतिभारको, ओर्लन्छ बाट त्यो स्वर्गबाट माथि
[G2532](#) [G5464](#) [G3173](#) [G5613](#) [G5006](#) [G2597](#) [G1537](#) [G3588](#) [G3772](#) [G1909](#)
- τοὺς ἀνθρώπους; καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεόν, ἐκ τῆς
तीलाई मानिसहरूमा; अनि निन्दा-गरे ती मानिसहरूले त्यो परमेश्वरलाई, बाट त्यो
[G3588](#) [G0444](#) [G2532](#) [G0987](#) [G3588](#) [G0444](#) [G3588](#) [G2316](#) [G1537](#) [G3588](#)
- πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.
महामारीको त्यो असिनाको, किनभने ठूलो छ त्यो महामारी त्यसको अत्यन्त।
[G4127](#) [G3588](#) [G5464](#) [G3754](#) [G3173](#) [G1510](#) [G3588](#) [G4127](#) [G0846](#) [G4970](#)

ठूल-ठूला असिना आकाशबाट मानिसहरूमाथि झर्यो। यी असिनाहरू प्रत्येकको ओजन लगभग एक सय पाउण्ड थियो। मानिसहरूले परमेश्वरलाई यो असिनाबाट पाएको कष्टको कारणले सरापे। यो कष्ट एक भयानक कष्ट थियो।